

# मैले के गर्नुपर्छ?

यस यस-दिन अगाडी जारी गरिएको DVO (घरेलु हिंसा आदेश) हरूका लागि: आफुलाई देशभरि सुरक्षित राख्न सुनुश्चित गर्न तपाईं आफ्नो DVO लाई कुनै पनि समयमा घोषित गर्न सक्नुहुन्छ।



यसको लागि अष्ट्रेलियाको कुनै पनि स्थानीय अदालतमा तपाईं निवेदन दिएर गर्न सक्नुहुन्छ। यसलाई आदेश जारी गरिएको राज्य वा प्रान्तको अदालतमै गर्नु पर्छ भन्ने छैन।

यदि अष्ट्रेलियाको अन्य राज्य वा प्रान्तमा यात्रा गर्ने वा बस्ने तपाईंको विचार छैन भने तपाईंको आदेशलाई घोषणा नगर्न सक्नुहुन्छ। DVO जारी गरिएको राज्य वा प्रान्तमा तपाईं सुरक्षित रहिरहनेछ।

यस दिनमा वा यसपछि जारी गरिएका DVO (घरेलु हिंसा आदेश) हरूका लागि: तपाईंको DVO स्वतः राष्ट्रब्यापी मान्यता प्राप्त हुनेछ र तपाईंले केही गर्न आवश्यक छैन।



# थप जानकारी

तपाईंले केही गर्न आवश्यक छ कि छैन भनेर अनिश्चित हुनुहुन्छ वा तपाईंलाई थप जिज्ञासा भएमा [www.ag.gov.au/ndvos](http://www.ag.gov.au/ndvos) गएर तपाईंको राज्य वा प्रान्तसँग सान्दर्भिक जानकारी पाउन सक्नु हुन्छ वा तपाईंको स्थानीय अदालतलाई सम्पर्क गर्नुहोस्।

# राष्ट्रब्यापी कार्यान्वयन

घरेलु हिंसा आदेशहरूको

राष्ट्रिय घरेलु हिंसा आदेश योजना प्रचलनमा ल्याई सकेको छ



[www.ag.gov.au/ndvos](http://www.ag.gov.au/ndvos)

नेपालीज / Nepalese  
National Enforcement of  
Domestic Violence Orders  
[www.ag.gov.au/ndvos](http://www.ag.gov.au/ndvos)

## राष्ट्रव्यापी कार्यान्वयन

घरेलु हिंसा आदेशहरूको

## पीडितहरूको सुरक्षा

राष्ट्रिय घरेलु हिंसा आदेश योजनाले पीडितहरू र उनीहरूका परिवारहरूको सुरक्षालाई बलियो बनाउँछ।

तपाईंको DVO अब यो प्रवर्तनीय हुन लागि अष्ट्रेलियाको अर्को राज्य वा प्रान्तमा तपाईंको DVO लाई लागू गराउन यसलाई त्यहाँ दर्ता गराउनु पर्दैन।

यदि 25 नोभेम्बर 2017 भन्दा अगाडी तपाईंको DVO जारी गरिएको छ भने यसलाई अदालतमा एक निवेदन दिएर राष्ट्रियव्यापी मान्यता दिलाउन सक्नुहुन्छ।

राष्ट्रियव्यापी मान्यता प्राप्त DVO लाई जहाँबाट जारी गरिएको भएता पनि अष्ट्रेलियाको स्थानीय अदालतले यसलाई संशोधन गर्न सक्छ।

DVO लाई जहाँबाट जारी गरिएको भएता पनि स्थानीय पुलिसले यसका सम्पूर्ण शर्तहरू आफ्नो राज्य वा प्रान्तमा लागू गर्नेछ।

घरेलु हिंसाबाट पीडितहरू र उनीहरूका परिवारलाई सुरक्षित गर्ने राज्य र प्रान्तका प्रचलित कानूनहरूमा परिवर्तन भएको छैन।

## DVO हरूको कार्यान्वयन

DVO को शर्तहरूको पालना नगर्नु एक फौजदारी अपराध हो।

एक DVO कुनै राज्य वा प्रान्तको सिमानामा मात्र सीमित छैन। सबै जारी DVO हरू अष्ट्रेलियाभर लागू हुन्छ।

तपाईंको राज्य वा प्रान्तमा DVO लाई हस्तक्षेप आदेश (इन्टरभेन्सन अर्डर), परिवार हिंसा आदेश, हिरासती घरेलु हिंसा आदेश वा सुरक्षा आदेश पनि भनिन सक्छ।

## पृष्ठभूमि

परिवार तथा घरेलु हिंसा अस्वीकार्य छ।  
पीडितको सुरक्षा महत्त्वपूर्ण छ।

घरेलु हिंसाबाट पीडितहरूको सुरक्षामा सुधार ल्याउन  
राष्ट्रव्यापी रूपमा नयाँ कानूनहरू ल्याईएको छ।

विगतमा, घरेलु हिंसा आदेश (DVO) हरू जारी वा दर्ता  
भएको राज्य वा प्रान्तमा मात्र लागू हुन्थ्यो।

अहिले यो परिवर्तन भएको छ।

25 नोभेम्बर 2017 मा, राष्ट्रिय घरेलु हिंसा आदेश  
योजना चालु भयो। 25 नोभेम्बर 2017 देखि जारी  
गरिएका सबै DVOs अब स्वतः राष्ट्रिय मान्यता प्राप्त  
हुन्छ र लागूयोग्य हुन्छ।



अब हामी अष्ट्रेलियावासीहरूलाई  
राष्ट्रिय सुरक्षा दिन सक्छौं  
[www.ag.gov.au/ndvos](http://www.ag.gov.au/ndvos)